

यो दस्तावेज बुझ्न सजिलो गर्नका निम्ति एक सन्दर्भ सामाग्री हो ।

वास्तविक दस्तावेज चाहि जनस्वास्थ्य केन्द्रबाट प्रकाशित जापानीज भाषामा लिखित दस्तावेज हो ।

स्वास्थ्य पत्र सङ्ख्या

जापान संवत्.....साल.....महिना.....तारिख

ज्यू

जनस्वास्थ्य केन्द्र प्रमुख

अस्पताल भर्ना सिफारिस पत्र

तपाईंलाई सरुवा रोगको रोकथाम एवम् सरुवा रोगको बिरामीको लागि गरिने उपचार सम्बन्धी कानून (उपरान्त "ऐन" भनिने) दफा नं. 6 मा तोकिए अनुसार, निर्दिष्ट संक्रामक रोग (नयां प्रकारको कोरोना भाइरस संक्रमण रोग) बाट सङ्क्रमित भएको कुरा देखिन आएको छ ।

यस सम्बन्धमा, नयां प्रकारको कोरोना भाइरस संक्रमण रोग लाई निर्दिष्ट संक्रामक रोगका रूपमा निर्धारित गर्ने आदिको सरकारी आदेश दफा 3 को प्रावधान अनुसार, ऐन 19 को अनुच्छेद 1 (ऐनको दफा नं. 26 अनुरूप लागू) मा आधारित रहेर, निम्न लिखित व्यहोरा मुताबिक अस्पताल भर्ना गर्न सिफारिस गर्दछौं ।

साथै, यस सिफारिस पालना नगरेमा, ऐनको दफा नं. 19 को अनुच्छेद 3 (ऐनको दफा नं. 26 अनुरूप लागू)मा आधारित रहि, अस्पताल भर्ना गर्ने उपाय अवलम्बन गरिने छ ।

1 भर्ना हुने चिकित्सालय /संस्था /अस्पताल

- (1) नाम
- (2) ठेगाना

2 अस्पताल भर्ना हुनुपर्ने आवश्यक अवधि

.....साल.....महिना.....तारिख सम्ममा अस्पताल भर्ना हुनुहोस्

3 अस्पताल भर्ना हुने अवधि

.....साल.....महिना.....तारिख बाटसाल.....महिना.....तारिख सम्म

4 अस्पताल भर्ना हुन सिफारिस गर्नुको कारण

- (1) संक्रामक रोगको फैलावट रोकथाम गर्नको लागि
- (2) संक्रामक रोगको लक्षण देखा परेकाले

5 अन्य

तपाईंले, ऐन को दफा 22 को अनुच्छेद 3 (ऐन को दफा नं 26 अनुरूप)मा आधारित रहेर जनस्वास्थ्य केन्द्र प्रमुखसंग अस्पतालबाट डिस्चार्ज गर्न माग गर्न सक्नुहुनेछ । यस अवस्थामा सरुवा रोगको किटाणु अथवा लक्ष्यण नभएको पुष्टि भएमा ऐन को दफा 22 को अनुच्छेद 3 (ऐन को दफा नं 26 अनुरूप)मा आधारित रहेर तपाईं लाई डिस्चार्ज गर्न सकिने छ ।

साथै, ऐनको दफा नं. 24 को 2, अनुच्छेद 1को प्रावधानमा आधारित रहेर , अस्पताल भर्ना हुँदाको समय बीच तपाईंलाई गरिएको उपचार /व्यवहार बारेमा, कागजी अथवा मौखिक रूपमा उजुरी हाल्न सक्नुहुनेछ ।

इन्चार्ज :